

१ शेयर (साइकल) साइकल सामाजिक परीक्षणको बारेमा जानकारी !

यहि अगस्त महिनाको १ तारिक देखि अक्टोबर महिनाको ३० तारिक सम्म, तोचिगी नगरको मध्य क्षेत्रमा शेयर साइकलको एक सामाजिक परीक्षण सञ्चालन गरिने भएकोछ ।

शेयर साइकल भनेको, अरु व्यक्तिसंग साइकल साझेदारी रूपमा लिएर, आवश्यकता परेको बेलामा प्रयोग गर्ने विधी हो ।

यस सामाजिक परीक्षणमा तोचिगी स्टेशनदेखि शिन-तोचिगी स्टेशनसम्मको क्षेत्रमा ८ वटा स्टेशनहरू स्थापना गरी कुल ३० वटा विद्युतीय सहायक साइकलहरू ठाउँ-ठाउँमा राखिएकाछन् ।

साइकलहरू दिनको २४ सै घण्टा उपलब्ध छन् र भाडामा लिएको स्टेशनको पर्वाह नगरी जुनसुकै स्टेशनमा पनि फिर्ता गर्न

सकिन्छ ।

प्रयोग गर्ने विधी चाँही, स्मार्ट-फोनको अप्लि {HELLO CYCLING (हेलो साइकलिंग)} लाई डाउनलोड गरेर, दर्ता गरेपछि प्रयोग गर्न सम्भव हुन्छ ।

प्रयोग शुल्क चाँही, हरेक १५ मिनेटको ७० येन, १२ घण्टा सम्म १,००० येन राखिएकोछ ।

नगर भित्रका पर्यटक स्थलहरूको भ्रमण, काममा तथा विद्यालय जाँदा आदि विभिन्न तरिकाले प्रयोग गर्न सकिने हुनाले, अवश्य प्रयोग गर्नुहोला ।

शेयर साइकलको स्टेशन चाँही, शेयर साइकल मात्रको पार्किंगको लागि हो । अन्य साइकलहरू पार्क गर्न नसकिने हुनाले सावधान रहनुहोला ।

२ सन् २०२३ सालको नर्सरी स्कूल तथा भर्ना आवेदन बारे जानकारी !

सन् २०२२ सालको सेप्टेम्बर महिनाको १ तारिक देखि, सन् २०२३ सालको अप्रिल महिना देखि नर्सरी स्कूलको भर्नाको आवेदन दर्ता लिईने कार्य शुरू हुन्छ ।

नर्सरी स्कूल भनेको, अभिभावक तथा परिवार काम गर्नुपर्ने कारणले, दिनको समयमा, बच्चाको हेरचाह गर्न असमर्थ भएमा, अभिभावकहरूको सट्टामा बच्चाहरूको हेरचाह गर्ने ठाउँ हो ।

भर्ना चाँही, अभिभावकले हेरचाह गर्न नसक्ने अवस्था भएको शर्तमा, लिईन्छ ।

बाल हेरचाह आवश्यक पर्ने शर्त भनेको, अभिभावकले प्रति महिना ६४ घण्टा वा सोभन्दा बढी काम गर्नुपर्ने, गर्भावस्था/प्रसव,

विरामी/अशक्तता, सँगै बस्ने परिवारका सदस्यहरूको हेरचाह/नर्सिङ गर्नुपर्ने अवस्था, आदि हुन् ।

आवेदन दिने अवधि, सेप्टेम्बर महिनाको १ तारिक देखि ३० तारिक सम्म र आवेदन दिने ठाउँ शियाकुस्यो प्रधान कार्यालय दोश्रो तल्लाको होईकु-का, अथवा प्रत्येक सोउगोउ शिस्योको चिइकिजुकुरी सुईसिन्-का हुन् ।

यदि जागिर खोज्ने जस्ता कारणले यस अवधिमा आवेदन दिन असमर्थ भएमा, अक्टोबर महिना पश्चात दर्ता लिईनेछ ।

आवेदनको लागि आवश्यक पर्ने कागजातहरूमा, नर्सरी स्कूल प्रयोग आवेदन फारम, पारिवारिक अवस्था आवेदन फारम, कम्पनीमा काम गर्ने व्यक्तिहरूले आफ्नो रोजगारदाताद्वारा प्रमाणित रोजगार प्रमाणपत्र आदि हुन् ।

आवेदन पेश गर्नुअघि, तपाईंसंग आवश्यक कागजातहरू सबै छन् भन्ने कुरा सुनिश्चित गर्नुहोला ।

३ माईनम्बर कार्डको आवेदन र माईनापोईन्ट बारे जानकारी !

माईनम्बर, जापानमा सामाजिक सुरक्षा, कर र प्रकोप प्रतिरोधी उपायहरू जस्ता तीनवटा क्षेत्रहरूमा प्रयोग गरिने वस्तु भएकोले, जापानमा आएपछि, पहिलो पटक निवास कार्ड (ज्युउमिन्ह्योउ) बनाउने बेलामा, १२ अंकको माईनम्बर निर्धारण गरिन्छ ।

प्रत्येक व्यक्तिको फरक माईनम्बर हुन्छ, र सिद्धान्तमा, एउटै नम्बर जीवनभर प्रयोग हुनेछ । एकपटक जापान छोडेर गएपनि, फेरि जापान फर्केर बसोबासको रेकर्ड बनाउनु पर्दा पनि त्यही नम्बर प्रयोग गरिनेछ ।

तोचिगी नगरमा, माईनम्बर कार्ड जारी गर्न चाहनेहरूलाई कार्डको लागि आवेदन दिन निःशुल्क मद्दत गरिने व्यवस्था छ ।

दर्ता लिईने स्थानहरूमा, तोचिगी शियाकुस्यो प्रधान कार्यालयको दोश्रो तल्लाको सिमिन् सेइकाचु-का र प्रत्येक सोउगोउ शिस्योको चिइकिजुकुरी सुईसिन्-का रहेकाछन् ।

आवेदन दिंदा, जाईर्युउ कार्ड आदि आफ्नो परिचय दिन सकिने वस्तु आवश्यक छ । काउण्टर मै फोटो खिचिने व्यवस्था भएकोले फोटो लिएर जान आवश्यक छैन, तर आवेदक स्वयं उपस्थित हुनु आवश्यक छ ।

माईनम्बर कार्डको म्याद समाप्ति मिति, जापान बस्ने अवधि जतिकै हो । यदि बसाईको अवधि एक महिना भन्दा कममा समाप्त हुनेछ भने, कृपया अध्यागमन ब्यूरोमा जापान बसाईको अवधि नवीकरण गरेपछि माईनम्बर कार्डको लागि आवेदन दिनुहोला ।

तपाईंको निवास कार्डमा ठेगाना वा नाम परिवर्तन भएको भए पनि, तपाईंले १४ दिन भित्र शियाकुस्यो गएर तपाईंको कार्डमा नयाँ जानकारी लेखाउन आवश्यक छ ।

थप रूपमा, शहरले, राष्ट्रिय माईनापोईन्ट सम्बन्धि प्रक्रियाहरूलाई सपोर्ट गर्नको लागि, माईनापोईन्टको आवेदनमा सहयोग प्रदान गर्दछ ।

माईनापोईन्ट भनेको, माईनम्बर कार्ड प्रयोग गरि आवेदन दिंदा देन्सि-मनी (विद्युतीय पैसा), QR कोड भुक्तानी, क्रेडिट कार्ड, आदि नगदरहित भुक्तानी सेवाहरूका लागि २०,००० येन सम्मको अंक प्राप्त गर्न सकिन्छ ।

माईनापोईन्टको आवेदन सहयोग लिनको लागि, जापानी भाषा जान्ने मानिस साथमा लिएर आउने गर्नुहोला ।

थप रूपमा, माईनापोईन्टको लागि लक्षित माईनम्बर कार्डको लागि आवेदन दिने अन्तिम म्याद यहि सेप्टेम्बर महिनाको अन्त्यसम्म रहेकोछ ।